



कीर्तिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय  
सेवा इकाई केन्द्र, कीर्तिपुर, काठमाण्डौ ।

(घटना दर्ता शिविर संचालनका लागि दर्ता अपरेटर र सहयोगी पद सेवा करारमा भर्ना लिन दरखास्त आह्वानको सुचना)  
(सुचना प्रकाशित मिति २०७७/१२/२३)

यस कीर्तिपुर नगरपालिकामा छुटेका व्यक्तिगत घटना दर्ता गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न छुटेका योग्य लाभग्राहीलाई समेट्न र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रममा लाभग्राहीको पहुँच बढाई नागरिकको नजिक पूर्ण रूपमा अनलाईनमा आधारित सेवा पुऱ्याउने उद्देश्यले नगरपालिकाको प्रत्येक वडाका बस्तीस्तरमा दर्ता शिविर संचालन कार्य गर्न सो कार्यक्रम अवधिभर दर्ता अपरेटर तथा सहयोगी कर्मचारी खुल्ला प्रतिस्पर्धाद्वारा दैनिक ज्यालादारीमा भर्ना गर्नुपर्ने भएकाले देहाय बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट मिति २०७७/१२/२३ गतेदेखि २०७७/१२/२७ गतेसम्म यस कीर्तिपुर नगरपालिकाको प्रशासन शाखामा स्वयं उपस्थित भई वा नगरपालिकाको ईमेल ठेगाना [ict.munkirtipur@gmail.com](mailto:ict.munkirtipur@gmail.com) बाट हस्तलिखित निवेदन सहित आवश्यक कागजात पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।

सि.न.	पद	माग संख्या	न्यूनतम योग्यता	कैफियत
१	विवरण दर्ता अपरेटर	१०	प्रविणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरेको हुनुका साथसाथै Email, Internet Ms-excel , Ms- Word र Unicode चालाउन सक्ने	
२	सहयोगी	३	सामान्य लेखपढ गर्न सक्ने	

१. परीक्षाको किसिम र कार्यक्रम: सूचिकरण र अन्तर्वाता ।
२. आवेदन दस्तुर : निशुल्क
३. उम्मेदवारको उमेर हद : दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक
४. सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको स्वयं घोषणा ।
५. तलब : क) विवरण दर्ता अपरेटरका लागि काम गरेको दिनको मात्र दैनिक रु १०००/- को दरले पारिक्षमिक  
ख) सहयोगीका लागि काम गरेको दिनको मात्र दैनिक रु. ७५०- को दरले पारिक्षमिक दिईनेछ ।
६. अवधी:- दर्ता शिविर सञ्चालन कार्यक्रम अवधीभर (बढीमा ६० दिन) ।
७. सुचना सम्बन्ध थप जानकारी प्राप्त गर्न ०१४३३१३८१ वा मोबाईल न. ९८५१२१९८०५ मा सम्पर्क गर्न सकिनेछ ।
८. कीर्तिपुर नगरबासी तथा नेपाल सरकारका वेव प्रणाली सञ्चालनमा अनुभव भएकाहरूलाई प्राथमिकता दिईनेछ ।
९. दरखास्त फारामसाथ बुझाउनु पर्ने कागजातहरू
  - क) निवेदन पत्र,
  - ख) नेपाली नागरिकता प्रमाणपत्र,
  - ग) न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्र (Transcript), चरित्रिक प्रमाणपत्र ( Character Certificate ), (विदेशी शैक्षिक संस्थाबाट उत्तीर्ण गर्नेको हकमा समकक्षताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने ),
  - घ) वायो — डाटा,
  - ङ) तालिम र अनुभवका प्रमाणपत्रहरू (यदि उपलब्ध भएमा) ।